




# बगनासकाली गाउँपालिकाको विनियोजन विधेयक-२०८१



**बगनासकाली गाउँपालिका**  
**गाउँकार्यपालिकाको कार्यालय**  
चिर्तुङ्गधारा, पाल्पा  
लुम्बिनी प्रदेश, नेपाल

**Email: [baganaskali.rural@gmail.com](mailto:baganaskali.rural@gmail.com),**  
**Website: <https://baganaskalimun.gov.np/>**

## अनूसूची - ४

गाउँसभाको सोह्रौं अधिवेशन मिति  
२०८१।०३।२६ गतेका निर्णय नं. .... सँग  
सम्बन्धीत

बगनासकाली गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय, पाल्पा

**विनियोजन विधेयक, २०८१**

बगनासकाली गाउँपालिका, पाल्पा को आर्थिक वर्ष २०८१/८२ को सेवा र विकास कार्यहरूको लागि स्थानीय सञ्चित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक

**प्रस्तावना :** बगनासकाली गाउँपालिका, पाल्पा २०८१/८२ को सेवा र विकास कार्यहरूको लागि सञ्चित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले,

नेपालको संविधानको धारा २२९ को उप-धारा (२) बमोजिम बगनासकाली गाउँपालिका, पाल्पाको गाउँ सभाले यो विधेयक बनाएको छ ।

**१. संक्षिप्त नाम र प्रारम्भ :** (१) यस विधेयकको नाम “बगनासकाली गाउँपालिका, पाल्पाको विनियोजन विधेयक, २०८१” रहेको छ ।

(२) यो विधेयक तुरुन्त प्रारम्भ हुनेछ ।

**२. आर्थिक वर्ष २०८१/८२ को निमित्त सञ्चित कोषबाट रकम खर्च गर्ने अधिकार :** (१) आर्थिक वर्ष २०८१/८२को निमित्त गाउँ कार्यपालिका, वडा समिति, विषयगत शाखाले गर्ने सेवा र कार्यहरूका निमित्त अनुसूची १ मा उल्लिखित चालू खर्च, पूँजिगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरी जम्मा रकम ५६,९९,०२,००० (अक्षेरूपी छपन्न करोड उनान्सय लाख दुई हजार मात्र ) मा नबढाई निर्दिष्ट गरिए बमोजिम सञ्चित कोषबाट खर्च गर्न सकिनेछ ।

**३. विनियोजन :** (१) यस विधेयकद्वारा सञ्चित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०८१/८२को निमित्त बगनासकाली गाउँपालिका, पाल्पाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकममध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शीर्षकबाट नपुग हुने शीर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शीर्षकबाट सो शीर्षकको जम्मा रकमको १० प्रतिशतमा नबढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूबाट अर्को एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्थातर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्य चालू खर्च शीर्षकतर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्चतर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शीर्षकमा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोतमा रकम सार्न सकिनेछ ।

(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि एक शीर्षकबाट सो शीर्षकको जम्मा स्वीकृत

रकमको १० प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शीर्षकहरूमा रकम सार्न परेमा गाउँ सभाको स्वीकृति लिनु पर्नेछ ।

अनुसूची -१

दफा (२) सँग सम्बन्धित

नेपालको संविधानको धारा २२९ (२) बमोजिम

| क्र.सं. | शीर्षकको नाम                                  | चालु खर्च                     | पूँजीगत खर्च                  | वित्तीय व्यवस्था | जम्मा               | कैफियत |
|---------|-----------------------------------------------|-------------------------------|-------------------------------|------------------|---------------------|--------|
| १       | २                                             | ३                             | ४                             | ५                | ६                   | ७      |
| १       | गाउँकार्यपालिका, वडा समिति र विषयगत शाखा समेत | ३२,४१,२०,०००<br>५६.८७ प्रतिशत | २४,५७,८२,०००<br>४३.१२ प्रतिशत | ०                | ५६,९९,०२,०००        |        |
| २       | ऋणको साँवा व्याज भुक्तानी                     | ०                             | ०                             | ०                | ०                   |        |
| ३       | लगानी शेयर ऋण                                 | ०                             | ०                             | ०                | ०                   |        |
|         | <b>जम्मा</b>                                  | <b>३२,४१,२०,०००</b>           | <b>२४,५७,८२,०००</b>           | <b>०</b>         | <b>५६,९९,०२,०००</b> |        |